

# भेरी नगरपालिका

## वडा कार्यालयहरुबाट प्रवाह गरिने सेवाहरु

अधिकारमा आधारित सेवा प्रवाहलाई पारदर्शी, सरल, जवाफदेही र निश्चित समयमा सम्पन्न गरी सेवाग्राहीहरुलाई सेवा सुविधा प्रदान गर्ने उद्देश्यले यो नागरिक वडापत्र तयार गरिएको छ ।

| क्र.सं. | सेवा सुविधाको नाम  | आवश्यक पर्ने कागजातहरु   | जिम्मेवार पदाधिकारी   | सेवा प्राप्त गर्न लाग्ने                    |   |
|---------|--------------------|--|-----------------------|---|---|
|         |                    |  |                       | समय   | दस्तुर  |
| १.      | जन्म दर्ता         | <ol style="list-style-type: none"> <li>निवेदन पत्र</li> <li>बालकको बाबु आमाको नागरिकता</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> <li>अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचय पत्रको प्रमाणित प्रतिलिपि</li> </ol>   | वडा अध्यक्ष/वडा सचिव  | सोही दिन                                    | <ol style="list-style-type: none"> <li>३५ दिनभित्र निःशुल्क</li> <li>म्याद नाघि आएमा रु ५०१-</li> </ol> |
| २.      | मृत्यु दर्ता       | <ol style="list-style-type: none"> <li>निवेदन पत्र</li> <li>मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता</li> <li>मृतकसंग सम्बन्ध जोडिने प्रमाण पत्र</li> <li>अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र</li> <li>मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र</li> </ol>   | वडा अध्यक्ष, वडा सचिव | सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र | <ol style="list-style-type: none"> <li>३५दिन भित्र निःशुल्क</li> <li>म्याद नाघि आएमा रु ५०१-</li> </ol> |
| ३.      | जन्म मिति प्रमाणित | <ol style="list-style-type: none"> <li>निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि</li> <li>बसाई सरी आएको भए सोको प्रमाण पत्र</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद आवश्यकता अनुसार सर्जमिन मुचुल्का</li> </ol>   | वडा अध्यक्ष, वडा सचिव | सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र | रु ३००१-  |
| ४.      | विवाह प्रमाणित     | <ol style="list-style-type: none"> <li>दुलाह दुलहीको नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि</li> <li>बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता प्रमाण पत्र</li> <li>दुलाह दुलही दुवै उपस्थित भई सनाखत गर्नु पर्ने</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</li> <li>वि.सं. २०३४ पछिको हकमा विवाह दर्ताको प्रमाण पत्रको प्रतिलिपि</li> </ol> | वडा अध्यक्ष, वडा सचिव | सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र | रु ३००१-  |
| ५       | विवाह दर्ता        | <ol style="list-style-type: none"> <li>निवेदन पत्र</li> </ol>  | वडा अध्यक्ष वा        | सोही दिन,                                   | १. ३५ दिन भित्र भए निःशुल्क   |

|     |                                       |  |                     |  |  |
|-----|---------------------------------------|--|---------------------|--|--|
|     |                                       | <ol style="list-style-type: none"> <li>दुलाह दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> </ol>   | सचिव                | सर्जमिनको हकमा बढिमा तिन दिनभित्र      | २. म्याद नाघि आएमा ५०।-  |
| ६.  | घर जग्गा नामसारी सिफारिस              | <ol style="list-style-type: none"> <li>घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन</li> <li>निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>मृतक र निवेदक विचको नाता प्रमाणित पत्रको प्रतिलिपि</li> <li>जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि</li> <li>सरजमिन मुचुल्का गरी बुझनु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> </ol> | वडा अध्यक्ष वा सचिव | सोही दिन, सर्जमिनको हकमा बढिमा तीन दिन | <ol style="list-style-type: none"> <li>घर वाटो भएको जग्गा रु ५००।- र १००० ।-</li> <li>घर वाटो नभएको जग्गा रु ५००।- र १००० ।-</li> <li>राजमार्गको प्रति रोपनी रु १००० ।-</li> <li>अन्य वडाको भित्र पिचवाटोमा प्रति घडेरी प्रति रोपनी रु ५००।-</li> <li>कच्ची ग्राभेल बाटोमा सहमतको बाटोमा समेत रु ५००।-</li> <li>अन्य खेतीयोग्य कुनै वाटो नभएको जमिन प्रति रोपनी रु ५००।-</li> <li>अंश बण्डा भई दा.खा.मा एकमुष्ट रु ५००।- मृत्युवाट अपुतालीमा प्रति रोपनी रु</li> </ol> |
| ७.  | मोही लगत कट्टा सिफारिस                | <ol style="list-style-type: none"> <li>मोही लगत हनुपर्ने पूर्ण विवरणको निवेदन</li> <li>निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>जग्गा धनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि</li> <li>जग्गाको प्रमाणित नापी नक्शा</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> <li>जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि</li> <li>आवश्यकता अनुसारको सर्जमिन मुचुल्का</li> </ol>  | वडा अध्यक्ष वा सचिव | सोही दिन, सर्जमिनको हकमा बढिमा तीन दिन | <ol style="list-style-type: none"> <li>मोही लगत कट्टा एक रोपनीसम्म रु एक रोपनी भन्दा माथि प्रतिकट्टा रु आर्थिक ऐन बमोजिम</li> </ol>  |
| ८.  | घर कायम सिफारिस                       | <ol style="list-style-type: none"> <li>घर कायम गरी पाउँ भन्ने निवेदन</li> <li>नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाण पत्रको प्रतिलिपि</li> <li>स्थलगत प्रतिवेदन</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> </ol>   | वडा अध्यक्ष वा सचिव | सोही दिन, सर्जमिनको हकमा बढिमा तीन दिन | रु ५००।- र १००० ।- ( कच्ची र पक्की )   |
| ९.  | छात्रवृत्ती सिफारिस                   | <ol style="list-style-type: none"> <li>निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>घर भएमा चालु आ.व.सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद</li> <li>शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि</li> </ol>   | वडा अध्यक्ष वा सचिव | सोही दिन, सर्जमिनको हकमा बढिमा तीन दिन | <ol style="list-style-type: none"> <li>रु १०० ।-</li> <li>विदेश पढ्न जानेलाई नियमानुसार थप रकम लाग्ने</li> </ol>   |
| १०. | विपन्न विद्यार्थी छात्रवृत्ती सिफारिस | <ol style="list-style-type: none"> <li>निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि</li> </ol>  | वडा अध्यक्ष वा सचिव | सोही दिन, सर्जमिनको हकमा               | १. रु १०० ।-   |

|     |   |   |   |  |   |
|-----|---|---|---|--|---|
|     |   |   |   | बढीमा तीन दिन                          |   |
| ११. | अपाङ्ग सिफारिस                          | <ol style="list-style-type: none"> <li>निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्म दर्ताको प्रतिलिपि</li> <li>अपाङ्गता सम्बन्धि मेडिकल सुपरिटेन्डेन्टको सिफारिस</li> <li>व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन</li> <li>निवेदनका साथमा सम्बन्धित अनुसूची फाराम</li> </ol>  | वडा अध्यक्ष वा सचिव, महिला तथा बालबालिका उपशाखा | मंशिर १ गते देखि १५ गतेसम्म            | निःशुल्क  |
| १२. | अस्थायी बसोबास सिफारिस                  | <ol style="list-style-type: none"> <li>निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल मार्ग वा बाटोको नाम</li> <li>बहालनमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>कर्मचारीको हकमा हाल कार्यरत कार्यालयको पत्र</li> <li>घर बहाल कर तिरेको रसिद</li> <li>घर बहालको संभौता पत्र</li> <li>आवश्यकता अनुसार तोकिएको कर्मचारीले गरेको सर्जमिन मुचुल्का</li> </ol>  | वडा अध्यक्ष वा सचिव                             | सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन | रु १०० ।-   |
| १३. | स्थायी बसोबास सिफारिस                   | <ol style="list-style-type: none"> <li>निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> <li>जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि</li> <li>आवश्यकता अनुसार तोकिएको कर्मचारीले गरेको सर्जमिन मुचुल्का</li> </ol>   | वडा अध्यक्ष वा सचिव                             | सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन | १. रु २००।-   |
| १४. | नागरिकता र नागरिकताको प्रतिलिपि सिफारिस | <ol style="list-style-type: none"> <li>निवेदन पत्र र आमा/बुवाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि</li> <li>विवाहित महिलाको हकमा पति आमा/बुवाको/नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>चारित्रिक प्रमाण पत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)</li> <li>पाँच प्रति फोटो</li> <li>विवाह दर्ताको प्रमाण पत्रको प्रतिलिपि (विवाहितको हकमा)</li> <li>बसाई सरी आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि</li> <li>दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागज</li> <li>कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस</li> <li>प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि</li> <li>तोकिएको कर्मचारीले आवश्यकता अनुसार तयार गराएको</li> </ol> | वडा अध्यक्ष वा सचिव                             | सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन | १. वंशजको नाताले नागरिकता सिफारिस रु ५०<br>२. वैवाहिक सम्बन्धले नागरिकता सिफारिस रु १००० ।- |

|     |   |   |                                   |  |  |
|-----|---|---|-----------------------------------|--|--|
|     |   | सर्जमिन मुचुल्का  |                                   |  |  |
| १५. | अंगिकृत नागरिकता सिफारिस                            | <ol style="list-style-type: none"> <li>निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार</li> <li>साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टी गर्ने कागजहरु</li> <li>नेपालमा १५ वर्ष देखि कुनै व्यवसाय वा काम गरी बसेको प्रमाण पत्रको प्रतिलिपि</li> <li>वैवाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारीक प्रमाण पत्र</li> <li>नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजहरु</li> <li>पासपोर्ट साईजको फोटो ३ प्रति</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> <li>सर्जमिन मुचुल्का</li> </ol> | वडा अध्यक्ष/वडा सदस्य वा वडा सचिव | सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन | रु २०००/-  |
| १६. | आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणितको सिफारिस | <ol style="list-style-type: none"> <li>निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>जग्गा धनी प्रमाण पुर्जा</li> <li>आय श्रोत भए आए श्रोत खुल्ने कागज</li> <li>अन्य आवश्यक कागजपत्र</li> <li>घर नक्शा शाखाको प्राविधिक मूल्यांकन प्रतिवेदन</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागज</li> <li>सर्जमिन मुचुल्का</li> </ol>   | वडा सचिव, घर नक्शा शाखा           | सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन | <ol style="list-style-type: none"> <li>विदेश अध्ययनका लागि अंग्रेजीमा सिफारिस रु ५००/-</li> <li>सम्पत्ती मूल्यांकन शुल्क शुल्क मूल्यांकन गरिने रकमको प्रति हजार २</li> <li>अंग्रेजीमा आयश्रोत मूल्यांकन प्रमाणित रकमको प्रति हजार २</li> <li>नेपालीमा आयश्रोत प्रमाणित रु ५००/-</li> </ol> |
| १७. | आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित सिफारिस    | <ol style="list-style-type: none"> <li>निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>आर्थिक अवस्था कमजोर भएको अवस्था पुष्टी हुने कागजात</li> <li>सर्जमिन मुचुल्का आवश्यकता अनुसार</li> </ol>   | वडा अध्यक्ष वा वडा सचिव           | सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन | <ol style="list-style-type: none"> <li>रु १००/-</li> <li>सम्पत्ती मूल्यांकन गर्नु पर्ने भएमा मूल्यांकन रकमको प्रति हजार २</li> <li>नेपालीमा आयश्रोत प्रमाणित गर्नु पर्ने भएमा रु ५००/-</li> </ol>  |
| १८. | विद्युत जडान सिफारिस                                | <ol style="list-style-type: none"> <li>नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र</li> <li>जग्गा धनी पुर्जाको प्रमाणित प्रतिलिपि</li> <li>हकभोगको श्रोत खुल्ने कागज</li> <li>नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</li> <li>आवश्यकता अनुसार सर्जमिन मुचुल्का</li> </ol>  | वडा अध्यक्ष वा वडा सचिव           | सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन | <ol style="list-style-type: none"> <li>रु १०००/-</li> <li>वडा सर्जमिन मुचुल्का गर्नु पर्ने भए सोको छुट्टै शुल्क लाग्नेछ ।</li> </ol>   |
| १९. | धारा जडान सिफारिस                                   | <ol style="list-style-type: none"> <li>नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र</li> <li>नक्सा पास वा नामसारी नक्सा भएको प्रमाण पत्रको प्रतिलिपि</li> <li>जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर</li> </ol>   | वडा अध्यक्ष वा सचिव               | सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन | <ol style="list-style-type: none"> <li>जलश्रोत नियामावली अनुसार</li> <li>वडा सर्जमिन मुचुल्का गर्नु पर्ने भए सोको छुट्टै शुल्क लाग्ने छ ।</li> </ol>   |

|     |   |  |  |  |  |
|-----|---|--|--|--|--|
|     |   | निर्धारण स्वीकृत भएको कागजात   |  |  |  |
| २०. | जिवित रहेको सिफारिस   | <ol style="list-style-type: none"> <li>1. नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र</li> <li>2. स्वयं व्यक्ति उपस्थित हुनुपर्ने</li> <li>3. दुई प्रति पासपोर्ट साईजको फोटो</li> <li>4. चालु आ.व. सम्म एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</li> <li>5. आवश्यक परेमा सर्जमिन मुचुल्का</li> </ol>  | वडा अध्यक्ष वा सचिव                            | सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन | रु १००।-   |
| २१. | दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिस र फरक जन्म मिति सशोधन सिफारिस | <ol style="list-style-type: none"> <li>1. नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र</li> <li>2. नाम फरक परेको पुष्टी हुने कागजातहरू</li> <li>3. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</li> <li>4. सम्बन्धित हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने</li> <li>5. वडा सर्जमिन मुचुल्का</li> <li>6. आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्काको प्रतिवेदन</li> </ol>  | वडा अध्यक्ष वा सचिव                            | सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन | रु. .३००।-   |
| २२. | जग्गा मूल्यांकन सिफारिस/प्रमाणित  | <ol style="list-style-type: none"> <li>1. नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र</li> <li>2. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि</li> <li>3. जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण</li> <li>4. हालसालै आसपासको खरिद विक्रि भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का</li> <li>5. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</li> <li>6. आवश्यकता अनुसार प्राविधिक मूल्यांकन</li> </ol>   | वडा अध्यक्ष वा सचिव र घर नक्शा फाँटका कर्मचारी | सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन | <ol style="list-style-type: none"> <li>१. मूल्यांकन अंकको १ प्रतिशत</li> <li>२. वडा सर्जमिन मुचुल्काको रु ५००।-</li> </ol> |
| २३. | व्यवसाय वन्द सिफारिस  | <ol style="list-style-type: none"> <li>1. आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र</li> <li>2. नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>3. चालु आ.व. सम्म व्यवसाय नविकरण गरेको प्रमाण पत्रको सक्कल</li> <li>4. घर बहाल सम्भौता पत्रको प्रतिलिपि</li> <li>5. स्थलगत प्रतिवेदन</li> <li>6. विदेशीको हकमा परिचलन खुल्ने कागजात वा सम्बन्धित दुतावासको कागजात</li> <li>7. आफ्नै घर भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</li> <li>8. आवश्यकता परे सर्जमिन मुचुल्का</li> </ol> | वडा अध्यक्ष र सचिव                             | सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन | रु १००।-   |
| २४. | व्यवसाय संचालन नभएको सिफारिस  | <ol style="list-style-type: none"> <li>1. व्यवसाय संचालन नभएको कारण सहितको पत्र</li> <li>2. नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>3. स्थानीय तहमा व्यवसाय दर्ता गरेको प्रमाण पत्र</li> <li>4. आफ्नै घरमा भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</li> </ol>  | वडा अध्यक्ष वा सचिव वा आर्थिक विकास समिति      | सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन | रु. १००।-  |

|     |                            |  |   |  |   |
|-----|----------------------------|--|---|--|---|
|     |                            | <ol style="list-style-type: none"> <li>5. स्थलगत प्रतिवेदन</li> <li>6. घर बहाल सम्झौता पत्रको प्रतिलिपि</li> </ol>   |   |  |   |
| २५. | कोर्ट फि मिनाह सिफारिस     | <ol style="list-style-type: none"> <li>1. नागरिकता प्रमाण पत्रको प्रतिलिपि र कोर्ट फि मिनाह हुनुपर्ने स्पष्ट कारण सहितको निवेदन पत्र</li> <li>2. आफ्नै घरमा भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> <li>3. अदालतमा मुद्दा परेका प्रमाण कागजातहरु</li> <li>4. स्थानीय सर्जमिन मुचुल्का</li> </ol>   | वडा अध्यक्ष वा सचिव, न्यायिक समिति        | सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन | रु.५००/-  |
| २६. | नावालिग परिचय पत्र सिफारिस | <ol style="list-style-type: none"> <li>1. बाबु आमाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र</li> <li>2. जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि</li> <li>3. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> <li>4. नावालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने</li> <li>5. नावालक अनिवार्य उपस्थित हुनु पर्ने</li> <li>6. दुवै कान देखिने पासपोर्ट साईजको फोटो</li> </ol>   | वडा अध्यक्ष वा सचिव                       | सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन | रु.५००/-  |
| २७. | चौपाया सम्बन्धि सिफारिस    | <ol style="list-style-type: none"> <li>1. कारण सहितको सिफारिस</li> <li>2. चौपाया लैजाने ठाउँको स्वीकृति पत्र</li> <li>3. लिनेदिने दुवैले सनाखत गर्नुपर्ने</li> <li>4. चौपाया पालन गर्नेको हकमा स्थान र छरछिमेकी तथा वातावरणमा प्रतिकूल प्रभाव नपर्ने व्यहोराको सहमति पत्र</li> </ol>   | वडा अध्यक्ष वा सचिव, पशु स्वास्थ्य शाखा   | सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन | रु आर्थिक ऐन बमोजिम   |
| २८. | व्यवसाय दर्ता सिफारिस      | <ol style="list-style-type: none"> <li>1. निवेदन पत्र</li> <li>2. व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि</li> <li>3. आफ्नै घरमा भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृति भएको कागजात</li> <li>4. बहालमा भए सम्झौता पत्रको प्रतिलिपि</li> <li>5. दुई प्रति पासपोर्ट साईजको फोटो</li> <li>6. सर्जमिन मुचुल्का</li> </ol>  | वडा अध्यक्ष वा सचिव                       | सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन | रु १५०००/-  |
| २९. | उद्योग ठाउँसारी सिफारिस    | <ol style="list-style-type: none"> <li>1. उद्योग ठाउँसारीको निवेदन</li> <li>2. उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि</li> <li>3. नगरपालिकाबाट नवीकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र</li> <li>4. आफ्नै घरमा भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> <li>5. बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद</li> <li>6. ठाउँ सारी जाने सम्बन्धित स्थानको वडा कार्यालयको अनुमति सिफारिस</li> <li>7. आवश्यकता अनुसार सर्जमिन मुचुल्का</li> </ol> | वडा अध्यक्ष वा सचिव वा आर्थिक विकास समिति | सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन | उद्योगको प्रकृति वा वर्गिकरण अनुसार आर्थिक ऐन बमोजिम रु १५०००/- |
| ३०. | विद्यालय ठाउँ सारी         | <ol style="list-style-type: none"> <li>1. विद्यालय ठाउँ सारीको लागि निवेदन</li> </ol>  | वडा अध्यक्ष, वडा                          | सोही दिन,                              | रु. १५०००/-   |

|     |  |   |   |  |   |
|-----|--|---|---|--|---|
|     | सिफारिस  | <ol style="list-style-type: none"> <li>विद्यालय दर्ता वा संचालन अनुमतिको प्रमाण पत्रको प्रतिलिपि</li> <li>नगरपालिकाबाट नवीकरण सहितको दर्ता प्रमाण पत्र</li> <li>(सरकारी एवं सामुदायिक विद्यालय बाहेक अन्यमा) चालु आ.व. सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुवैको मालपोत र घर जग्गा वा एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> <li>बहालमा भए सम्भौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद</li> <li>स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि</li> <li>निरीक्षण प्रतिवेदन</li> <li>सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र</li> <li>आवश्यक परेमा सर्जिमिन मुचुल्का</li> </ol>   | समिति वा वडा सचिव, नगर शिक्षा शाखा      | सर्जिमिनको हका बढीमा तीन दिन                 |   |
| ३१. | आन्तरिक बसाई सराई सिफारिस                        | <ol style="list-style-type: none"> <li>नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र</li> <li>सरी व्यक्तिहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता प्रमाण पत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि</li> <li>जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, घर वा जग्गा नभएको हकमा व्यवसाय वा बसाई खुल्ने प्रमाण कागजात</li> <li>घर जग्गा भएकाको हकमा आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</li> <li>घर जग्गा नभएकाको हकमा सम्बन्धित घर धनीसंगको घर बहालको सम्भौताको प्रतिलिपि</li> <li>आवश्यक परेमा सर्जिमिन मुचुल्का</li> </ol> | वडा अध्यक्ष वा वडा सचिव                 | सोही दिन, सर्जिमिनको हका बढीमा तीन दिन       | रु ५०।-   |
| ३२. | विद्यालय संचालन स्वीकृति वा कक्षा वृद्धि सिफारिस | <ol style="list-style-type: none"> <li>विद्यालय संचालन स्वीकृति वा कक्षा वृद्धिका लागि निवेदन</li> <li>..... नयाँ स्वीकृतिका लागि आवश्यक कागजात</li> <li>कक्षा वृद्धिका लागि विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि</li> <li>नगरपालिकाबाट चालु आ.व.को व्यवसाय नवीकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र</li> <li>सरकारी बाहेकका विद्यालयका हकमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> <li>बहालमा भए सम्भौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद</li> <li>निरीक्षण प्रतिवेदन</li> </ol>  | वडा अध्यक्ष, वडा सचिव र नगर शिक्षा शाखा | सोही दिन, सर्जिमिनको हकमा बढीमा तिन दिनभित्र | <ol style="list-style-type: none"> <li>सामुदायिक सरकारी</li> <li>निजी स्कूल रु ५००।-, ७५००।- र १००००।- (पुर्व प्रावि र प्रावि, आधारभुत र मावि)</li> </ol> |
| ३३. | व्यक्तिगत विवरण सिफारिस                          | <ol style="list-style-type: none"> <li>निवेदन पत्र</li> <li>नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>चालु आ.व.सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> <li>विषयसंग सम्बन्धित अन्य प्रमाण कागजातहरु</li> </ol>  | वडा अध्यक्ष, वडा सचिव                   | सोही दिन, सर्जिमिनको हकमा बढीमा तिन दिनभित्र | रु.२००।-  |
| ३४. | जग्गा दर्ता सिफारिस                              | <ol style="list-style-type: none"> <li>निवेदन पत्र</li> </ol>   | वडा अध्यक्ष, वडा                        | सोही दिन,                                    | रु.५००।-  |

|    |                                       |   |                       |   |          |
|----|---------------------------------------|---|-----------------------|---|----------|
|    |                                       | <ol style="list-style-type: none"> <li>नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>चालु आ.व.सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</li> <li>साविक लगत प्रमाणित प्रतिलिपि</li> <li>फिल्डबुक उतार</li> <li>स्थलगत निरीक्षण प्रतिवेदन</li> <li>जग्गाको नापी नक्शा</li> <li>जग्गासंग सम्बन्धित अन्य प्रमाण कागजातहरू</li> <li>स्थानीय सर्जमिन मुचुल्का</li> </ol> | सचिव                  | सर्जमिनको हकमा बढिमा तिन दिनभित्र           |          |
| ३५ | संरक्षक सिफारिस (व्यक्तिगत)           | <ol style="list-style-type: none"> <li>निवेदन</li> <li>संरक्षण दिने र लिने व्यक्तिको नागरिकता/जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> <li>आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का</li> <li></li> </ol>  | वडा अध्यक्ष, वडा सचिव | सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र | रु.१००।- |
| ३६ | संरक्षक सिफारिस (संस्थागत)            | <ol style="list-style-type: none"> <li>निवेदन</li> <li>संस्थाको नविकरण सहितको प्रमाण पत्रको प्रतिलिपि एवं विधान तथा नियमावलीको प्रतिलिपि</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> <li>आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का</li> </ol>   | वडा अध्यक्ष, वडा सचिव | सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र | रु ५००।- |
| ३७ | नेपाल सरकारको नाममा बाटो कायम सिफारिस | <ol style="list-style-type: none"> <li>निवेदन पत्र</li> <li>जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि</li> <li>नापी नक्शा</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> <li>जग्गा धनीको स्वीकृतको सनाखत कागज गर्नु पर्ने</li> <li>जग्गा धनीको सनाखतको कागजात</li> </ol>  | वडा अध्यक्ष, वडा सचिव | सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र | रु १००।- |
| ३८ | जिवितसंगको नाता प्रमाणित              | <ol style="list-style-type: none"> <li>निवेदन तथा नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपि</li> <li>सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> <li>नाता प्राणित गर्ने व्यक्तिको २ प्रति पासपोर्ट साईजको फोटो</li> </ol>                                       | वडा अध्यक्ष, वडा सचिव | सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र | रु २००।- |
| ३९ | मृतकसंगको नाता प्रमाणित               | <ol style="list-style-type: none"> <li>निवेदन तथा नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपि</li> <li>हकदारहरूको नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि</li> <li>कृतकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>हकवाला नाबालक भए जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि</li> </ol>   | वडा अध्यक्ष, वडा सचिव | सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र | रु ७००।- |

|     |   |   |   |   |   |
|-----|---|---|---|---|---|
|     |   | <ol style="list-style-type: none"> <li>बसाई सरी आएको हकमा बसाइ सराईको प्रतिलिपि</li> <li>हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति</li> <li>स्थानीय सर्जमिन मुचुल्का</li> <li>आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का</li> </ol>  |   |   |   |
| ४०. | कोठा खोल्ने/रोहवरमा बस्ने कार्य               | <ol style="list-style-type: none"> <li>कारण स्पष्ट खुलेको निवेदन</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> <li>बहाल सम्भौताको प्रमाणित प्रतिलिपि</li> <li>जिल्ला प्रशासन कार्यालयको पत्र</li> <li>स्थानीय सर्जमिन मुचुल्का</li> <li>आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का</li> <li>वडा कार्यालयबाट प्रेषित ३५ दिने म्याद पत्रको सूचनाको प्रमाणित प्रतिलिपि</li> </ol>   | वडा अध्यक्ष, वडा सचिव                       | सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र | रु ५००१-  |
| ४१. | निःशुल्क वा सःशुल्क स्वास्थ्य उपचार सिफारिस   | <ol style="list-style-type: none"> <li>निवेदन तथा नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>विपन्नता खुल्ने प्रमाण कागजात</li> <li>सिफारिस आवश्यक भएको अन्य कागजात</li> </ol>   | वडा अध्यक्ष, वडा सचिव                       | सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र | निशुल्क   |
| ४२. | अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाउने | <ol style="list-style-type: none"> <li>निवेदन तथा नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>कार्यालयको पत्र</li> <li>विषयसंग सम्बन्धित अन्य कागजात</li> </ol>   | वडा अध्यक्ष, वडा सचिव                       | सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र | रु १०० १-   |
| ४३. | संस्था दर्ता सिफारिस                          | <ol style="list-style-type: none"> <li>विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>संस्था भाडामा बस्ने भए संभौता पत्र र बहाल कर तिरेको रसिद</li> <li>संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गा धनी प्रमाणपुर्जा र नक्शा पास प्रमाण पत्रको प्रतिलिपि</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</li> </ol>  | वडा अध्यक्ष, वडा सचिव र सामाजिक विकास समिति | सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र | <ol style="list-style-type: none"> <li>नाफा रहित रु ५००१-</li> <li>नाफामुलक रु १००० १-</li> </ol>           |
| ४४. | घर बाटो प्रमाणित                              | <ol style="list-style-type: none"> <li>निवेदन (बाटोको नाम, टोल समेत खुलाउने) नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि</li> <li>जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्शा</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</li> <li>लिने दिने दुवै पक्षका नागरिकता प्रमाण पत्र र प्रमाणित प्रतिलिपि सहित उपस्थित हुनुपर्ने वा नीजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपि</li> <li>स्थलगत निरिक्षण प्रतिवेदन</li> </ol> | वडा अध्यक्ष, वडा सचिव                       | सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र | रु ५००१- र १००० १- (ग्रामिन र बजार क्षेत्र)   |
| ४५. | चार किल्ला प्रमाणित                           | <ol style="list-style-type: none"> <li>निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>जग्गा धनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि</li> </ol>   | वडा अध्यक्ष, वडा सचिव                       | सोही दिन, सर्जमिनको हकमा                    | <ol style="list-style-type: none"> <li>बजार क्षेत्र रु १००० १-</li> <li>ग्रामिण क्षेत्र रु ५००१-</li> </ol> |

|     |  |   |                       |   |   |
|-----|--|---|-----------------------|---|---|
|     |  | <ol style="list-style-type: none"> <li>जग्गा रहेको क्षेत्रको नापी नक्शाको प्रमाणित प्रतिलिपि</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> <li>निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपि</li> </ol>  |                       | बढिमा तिन दिनभित्र                          |   |
| ४६. | घर पाताल प्रमाणित                      | <ol style="list-style-type: none"> <li>निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>घर नक्शा, नक्शा प्रमाण पत्र</li> <li>स्थलगत निरीक्षण प्रतिवेदन</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</li> <li>आवश्यकता अनुसार सर्जमिन मुचुल्का</li> </ol>                               | वडा अध्यक्ष, वडा सचिव | सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र | रु आर्थिक ऐन बमोजिम   |
| ४७. | कागज/मन्जुरीनामा प्रमाणित              | <ol style="list-style-type: none"> <li>निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</li> <li>प्रमाणित गर्नु पर्ने विषयसंग सम्बन्धित प्रमाण कागजातहरुको प्रतिलिपि</li> <li>मन्जुरीनामा लिने र दिने द्वै व्यक्तिको उपस्थित हुनु पर्ने</li> </ol> | वडा अध्यक्ष, वडा सचिव | सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र | रु.५००/-  |
| ४८. | हकवाला वा हकदार प्रमाणित               | <ol style="list-style-type: none"> <li>नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन</li> <li>नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि</li> <li>हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन</li> <li>हकदार प्रमाणित गर्ने थप प्रमाण कागज</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> <li>आवश्यकता अनुसार सर्जमिन मुचुल्का</li> </ol> | वडा अध्यक्ष, वडा सचिव | सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र | <ol style="list-style-type: none"> <li>रु.२००/-</li> <li>सर्जमिन गर्नु परेमा थप रु ५००</li> </ol>               |
| ४९. | अविवाहित प्रमाणित                      | <ol style="list-style-type: none"> <li>निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>संरक्षक वा अभिभावकले कार्यालयको रोहवरमा गरेको सनाखत पत्र</li> <li>स्थानीय सर्जमिन मुचुल्काको पत्र</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> <li>विदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस</li> </ol>   | वडा अध्यक्ष, वडा सचिव | सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र | रु ३००/-  |
| ५०. | जग्गा रेखांकनको कार्य/सो कार्यमा रोहवर | <ol style="list-style-type: none"> <li>निवेदन पत्र</li> <li>सम्बन्धित कार्यालयको पत्र</li> <li>प्राविधिक प्रतिवेदन</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> </ol>  | वडा अध्यक्ष, वडा सचिव | सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र | <ol style="list-style-type: none"> <li>अमिन खटीएको रु आर्थिक ऐन बमोजिम</li> <li>अन्य थप शुल्क रु....</li> </ol> |
| ५१. | जग्गा धनी पुर्जा हराएको सिफारिस        | <ol style="list-style-type: none"> <li>निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> <li>जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि</li> <li>निवेदकको स्थायी बतन जग्गा रहेको वडाको नभए स्थानीय</li> </ol>  | वडा अध्यक्ष, वडा सचिव | सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र | रु १००/-  |

|     |                                  | सर्जिमिन मुचुल्का   |  |  |  |
|-----|----------------------------------|---|--|--|--|
| ५२. | पुर्जामा घर कायम गर्ने सिफारिस   | <ol style="list-style-type: none"> <li>निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>भवन नक्शा पासको प्रमाण पत्रको प्रतिलिपि</li> <li>निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपि</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> <li>जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि</li> </ol>   | वडा अध्यक्ष, वडा सचिव                        | सोही दिन, सर्जिमिनको हकमा बढिमा तिन दिनभित्र | रु ५००।-   |
| ५३. | अंग्रेजी सिफारिस तथा प्रमाण पत्र | <ol style="list-style-type: none"> <li>निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>विषयसंग सम्बन्धित प्रमाण कागजातको प्रतिलिपि</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद</li> </ol>   | वडा अध्यक्ष, वडा सचिव                        | सोही दिन                                     | १.रु.५००।-<br>२. विदेश अध्ययन प्रयोजनको लागि रु..  |
| ५४. | मिलापत्र कागज/उजुरी दर्ता        | <ol style="list-style-type: none"> <li>निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>विषयसंग सम्बन्धित अन्य कागजातहरु</li> <li>आवश्यकता परेको खण्डमा सर्जिमिन मुचुल्का</li> </ol>  | वडा कार्यालय/न्यायिक समितिको शाखाको कर्मचारी | सोही दिन                                     | रु.दुवैपक्षको २५० का दरले ५००।-                    |
| ५५. | एकीकृत सम्पत्ति कर/घर जग्गा कर   | <ol style="list-style-type: none"> <li>निवेदन</li> <li>जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि</li> <li>भवन नक्शा स्वीकृत प्रमाण पत्र र नक्शाको प्रतिलिपि</li> <li>भवन/जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि</li> <li>नगरपालिका घोषणा हुनुपूर्व निर्माण भएका भवनका हकमा नापी नक्शा वा स्थलगत प्राविधिक प्रतिवेदन</li> <li>मालपोत तिरेको रसिद</li> <li>नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि</li> <li>मूल्यांकन प्रतिवेदन</li> </ol> | वडा कार्यालय/राजश्व शाखा                     | सोही दिन                                     | नियमानुसार   |
| ५६. | बहाल कर                          | <ol style="list-style-type: none"> <li>निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>बहाल सम्भौता</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</li> </ol>  | वडा कार्यालय/राजश्व शाखा                     | सोही दिन                                     | १. सम्भौता रकमको १० प्रतिशत<br>२. आर्थिक ऐन अनुसार |
| ५७. | विज्ञापन कर                      | <ol style="list-style-type: none"> <li>निवेदन र संस्थाको प्रमाणित कागज</li> <li>बुझाउनुपर्ने व्यवसाय र कन्य कर तिरेको रसिदको प्रमाणित प्रतिलिपि</li> <li>अन्य संस्था वा कार्यालयको अनुमति लिनु पर्ने भएमा सो को प्रतिलिपि</li> </ol>  | वडा कार्यालय/राजश्व शाखा                     | सोही दिन                                     | भेरी नगरपालिकाको आर्थिक ऐन अनुसार                  |
| ५८. | मालपोत वा भूमी कर                | <ol style="list-style-type: none"> <li>निवेदन पत्र</li> <li>प्रथम बर्षका लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणका लागि अधिल्लो आ.व. मालपोत तिरेको रसिद वा कार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बुक</li> </ol>  | वडा कार्यालय/राजश्व शाखा                     | सोही दिन                                     | नियमानुसार   |
| ५९. | सम्बन्ध विच्छेद दर्ता            | <ol style="list-style-type: none"> <li>निवेदन पत्र</li> </ol>   | वडा अध्यक्ष वडा                              | सोही दिन,                                    | रु.५०।-  |

|     |   |  |  |   |  |
|-----|---|--|--|---|--|
|     |   | <ol style="list-style-type: none"> <li>अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि</li> <li>पति पत्नीको नागरिकताको प्रतिलिपि एक एक प्रति</li> <li>केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने</li> <li>अनुसूची फाराम भरी ल्याउनु पर्ने</li> </ol>  | सचिव, न्यायिक समितिको कर्मचारी                   | सर्जमिनको हकमा बढिमा तिन दिनभित्र           |  |
| ६०. | नयाँ व्यवसाय दर्ता  | <ol style="list-style-type: none"> <li>निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचल्य खुले सिफारिस र २ प्रति फोटो</li> <li>घर बहालको सम्झौता</li> <li>आफ्नै घर भएमा चालु आ.व. सम्म एकीकृत सम्पत्ति कर तिरेको रसिद</li> <li>नगरपालिकामा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाण पत्रको प्रमाणित प्रतिलिपि</li> </ol> | वडा अध्यक्ष, वडा सचिव वा आर्थिक विकास शाखा       | सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र | आर्थिक ऐन अनुसार   |
| ६१. | व्यवसाय नवीरकण  | <ol style="list-style-type: none"> <li>निवेदन पत्र र नागरिकताको प्रमाणित प्रतिलिपि</li> <li>नगरपालिकाबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि</li> <li>बहाल सम्झौताको प्रतिलिपि</li> <li>आफ्नै घर टहरा भए चालु आ.व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद</li> </ol>  | वडा अध्यक्ष, वडा सचिव वा आर्थिक विकास शाखा       | सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र | व्यवसायको प्रकृति र कारोवार अनुसार आर्थिक ऐनले तोके बमोजिम |
| ६२. | बसाई सराई   | <ol style="list-style-type: none"> <li>निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>बसाई सरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबाट जारी बसाई सराईको कागजात</li> <li>आउने जाने ठाउँकै लालपुर्जाको प्रतिलिपि पेश गर्नु पर्ने</li> <li>बसाई सरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाण पत्र</li> <li>जाने आउने सबै व्यक्तिको नागरिकता, जन्म दर्ताको प्रतिलिपि</li> <li>चालु आ.व.सम्म एकीकृत सम्पत्ति कर तिरेको रसिद</li> </ol>   | वडा अध्यक्ष वा वडा सचिव                          | सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र | १. ३५ दिन भित्र निःशुल्क<br>२. म्याद नाघि आएमा रु.५०/-     |
| ६३. | उल्लेखित बाहेकका अन्य स्थानीय आवश्यकता अनुसारका सिफारिस/प्रमाणितहरु | <ol style="list-style-type: none"> <li>नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>विषयसंग सम्बन्धित प्रमाण कागजात</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</li> <li>आवश्यकता अनुसार सर्जमिन मुचुल्का</li> </ol>  | वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी | सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र | भेरी नगरपालिकाको आर्थिक ऐनले तोकिदिए अनुसारको शुल्क        |